



थुलुङ दुधकोशी राजपत्र

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा प्रकाशित

भाग-१

सूचना १४

थुलुङ दुधकोशी गाउँपालिकाको विनियोजन ऐन , २०७८

प्रमाणिकरण मिति : २०७८/०३/१०

गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन

प्रस्तावना : थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन बाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम थुलुङ दुधकोशी गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१.संक्षिप्त नाम र प्रारम्भ: (१)यस ऐनको नाम“थुलुङ दुधकोशी गाउँपालिकाको विनियोजन ऐन, २०७८” रहेको छ ।

(२) यो ऐन २०७८ साल श्रावण १ देखि प्रारम्भ हुनेछ ।

२.आर्थिक वर्ष २०७८।०७९ को निमित्त सञ्चितकोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिकवर्ष २०७८।०७९ को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च गाउँपालिकातर्फ रु ५ करोड ८२ लाख, विषयगतशाखातर्फ रु १ करोड ८८ लाख ८ हजार ५८०, पूँजिगतखर्च गाउँपालिकातर्फ रु १० करोड ५७ लाख ८ हजार १२०, वडा समितिअन्तर्गत रु ४ करोड ८० लाख, गरी जम्मा रकम रु २३ करोड ७ लाख १६ हजार ७०० मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चितकोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन:

(१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८।०७९ को निमित्त “थुलुङ दुधकोशी गाउँपालिकाको गाउँकार्यपालिका, वडा समिति र विषयगतशाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगतशाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगतखर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) दफा २ बाहेक संचित कोषमा प्राप्तभएका रकम, प्राप्त अख्तियारी तथा कार्यपालिकाको स्वीकृती अनुसार खर्च गर्न सकिनेछ ।

अनुसूचि-१

(दफार संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चितकोषबाट विनियोजन हुने रकम

क्र.सं	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगतखर्च	वित्तिय व्यवस्था	जम्मा	
१	२	३	४	५	६	७	
१		गाउँकार्यपालिका	५,८२,००,०० ०	१०,५७,०८,१२ ०	०	१६,३९,०८,१२०	
२		बडा समिति				४,८०,००,०००	
३		बिषयगतशाखा				१,८८,०८,५८ ०	
४		ऋणको सावाव्याजभुक्तान पी					
५		लगानी (शेर/ऋण)					
६	जम्मा						२३,०७,१६,७० ०

आज्ञाले,
अबिलाल राई
प्रमुख प्रशासकीय अधिकृत